



नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सामाजिक सुरक्षा कोष



मौजुदा सूची दर्ता सम्बन्धी सूचना
(प्रकाशित मिति २०७८/०४/०९)

यस कोषको निम्ति आ.व. २०७८/७९ को लागि आवश्यक पर्ने तपिसलका सामान तथा सेवाहरु पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले आपूर्ति गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनि वा संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार छुट्टा छुट्टै सूची दर्ताका लागि यस कोषको कार्यालय जि.स.स. भवन, बबरमहल, काठमाडौंमा दरखास्त दिई सूचिकृत हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

<p>क) खरिद तथा आपूर्ति</p> <p>१.कार्यालय सम्बन्धि मालसामान (मसलन्द तथा विविध) आपूर्ति र मुद्रण कार्य, २.प्रशोधित पिउने पानी (जार तथा बोतलको) आपूर्ति, ३.विद्युतीय सामान आपूर्ति तथा सम्बन्धी कार्य, यन्त्र उपकरण तथा कम्प्युटर हार्डवेयर र सफ्टवेयर आपूर्ति, टेलिफोन, इन्टरनेट जडान, तथा विस्तार सम्बन्धी कार्य, ४.सवारी साधन, यसका पार्टपुर्जा, टायर आपूर्ति सम्बन्धि कार्य, ५.काठ तथा स्टिलका फर्निचर तथा पर्दा एवम् फ्लोरिड आपूर्ति सम्बन्धी कार्य, ६.सार्वजनिक निर्माण कार्य, ७.विज्ञापन, सुचना प्रकाशन, वृत्तचित्र/प्रशारण सामग्री, भिडियो (श्रव्य/दृश्य) निर्माण तथा प्रशारण सेवा, छापाखाना सम्बन्धी कार्य ।</p>	<p>ख) मर्मत</p> <p>१.विद्युतीय सामान मर्मत सम्भार सम्बन्धी कार्य, यन्त्र उपकरण तथा कम्प्युटर हार्डवेयर र सफ्टवेयर मर्मत सम्भार, टेलिफोन, इन्टरनेट जडान, मर्मत सम्बन्धी कार्य, २.सवारी साधन, यसका पार्टपुर्जा, टायर मर्मत सम्बन्धि कार्य । ३. काठ तथा स्टिलका फर्निचर तथा पर्दा एवम् फ्लोरिड मर्मत सम्बन्धी कार्य । ४. अन्य आवश्यक मर्मत सम्भार</p>
<p>ग) सेवा र परामर्श सेवा</p> <p>१. परामर्श सेवा (कानूनी सेवा, लेखा परीक्षण, सामाजिक सुरक्षा, कम्प्युटर प्रणाली, इन्जिनियरिड सेवा, कला सम्बन्धी परामर्श सेवा, बीमाङ्गीय अध्ययन तथा मूल्याङ्कन सेवा, लगानी परामर्श सेवा) आदी, २. विभिन्न तालिम (कम्प्युटर तालिम, भाषा सम्बन्धी तालिम, ड्राइभिड तालिम) तथा अन्य तालिम गोष्ठी र सेमिनार सञ्चालन सेवा ३. जनशक्ति आपूर्ति सम्बन्धि सेवा, ४ होटल तथा रिसोर्ट सम्बन्धि सेवा ।</p>	<p>घ) अन्य विविध :</p>

निवेदकले पेश गर्नुपर्ने विवरणहरु

- सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को उपनियम (१) बमोजिमको दरखास्त साथ सम्बन्धित फर्म वा कम्पनी दर्ता प्रमाणपत्र , नवीकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र र आ.व. २०७७/७८ सम्मको कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी ।
- प्रचलित कानून बमोजिम अयोग्य नभएको, कालो सूचीमा नपरेको व्यहोरा फर्म, कम्पनि स्वयंले घोषणा गरी निवेदन साथ संलग्न गर्नुपर्ने ।
- दरखास्तमा रु.१० को हुलाक टिकट अनिवार्य रुपमा टाँसेको हुनुपर्ने ।

अन्य जानकारीहरु :

- प्राप्त निवेदन उपर छानविन गरी सूचीकृत गर्ने/नगर्ने अधिकार यस कोषमा निहित रहने ।
- सूचीकृत भएका फर्महरुको नामावली समय समयमा अद्यावधिक गरी यस कोषको सूचना पाटीमा प्रकाशित गरिने छ ।